



नगराइन नगरपालिका

स्थानीय राजपत्र

खण्ड : १

संख्या : १

मिति : २०७४/०९/२१

भाग-१

नगराइन नगरपालिका

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम नगर सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

सम्बत् २०७४ सालको ऐन नं. १

आर्थिक ऐन, २०७४

प्रस्तावना: नगराइन नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम नगराइन नगर सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "आर्थिक ऐन, २०७४" रहेको छ ।

(२) यो ऐन स्वीकृत भएको मितिदेखि नगराइन नगरपालिका क्षेत्रमा लागू हुनेछ ।

२. सम्पत्ति कर : नगरपालिका क्षेत्रभित्र अनुसूचि (१) बमोजिम एकीकृत सम्पत्ति कर/घरजग्गा कर लगाइने र असूल उपर गरिनेछ ।

३. भूमि कर (मालपोत): नगरपालिका क्षेत्रभित्र अनुसूचि (१) बमोजिम भूमि कर (मालपोत) लगाइने र असूल उपर गरिनेछ ।

४. बहाल कर: नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै आंशिक तवरले बहालमा दिएकोमा अनुसूचि (३) बमोजिम बहाल कर लगाइने र असूल गरिनेछ ।

५. व्यवसाय कर: नगरपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूचि (४) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।

६. जडिबुटी, कवाडी र जीवजन्तु कर: नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, जडिबुटी, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता वस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूचि (५) बमोजिमको कर लगाइने र असूल उपर गरिनेछ ।

७. सवारी साधन कर: नगरपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूचि (६) बमोजिम सवारी साधन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

८. विज्ञापन कर: नगरपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूचि (७) बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

९. मनोरन्जन कर: नगरपालिका क्षेत्रभित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूचि (८) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

१०. बहाल बितौरी शुल्क: नगरपालिका क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूचि (९) मा उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचिमा भएको व्यस्था अनुसार बहाल बितौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।

११. पार्किङ शुल्क: नगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत अनुसूचि (१०) बमोजिम पार्किङ शुल्क लगाइने र असूल उपर गरिनेछ ।

१२. सेवा शुल्क, दस्तुर: नगरपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेका अनुसूचि ११ मा उल्लिखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचिमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असूल उपर गरिनेछ ।

१३. पर्यटन शुल्क: नगरपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरुबाट अनुसूचि १३ मा उल्लिखित दरमा पर्यटन शुल्क लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

१४. कर छुट गत ऐन बमोजिम कर तिने बाधित्व भएको व्यक्ति वा संस्थाहरूलाई कुनै पनि किसिमको कर छुट दिइने छैन ।

१५. कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि: यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि नगरपालिकाले तोके अनुसार हुने छ ।

अनुसूचि १ (दफा (२) सँग सम्बन्धित)

एकीकृत सम्पत्ति कर

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५५ को प्राबधान बमोजिम २०७५ साल श्रावण १ गतेदेखि एकीकृत सम्पत्ति कर लागू गर्न आवश्यक तयारी गर्ने ।

घर जग्गा कर

एकीकृत सम्पत्ति कर लागू नभएसम्म नगर कार्यपालिकाबाट निर्धारण भए बमोजिम घरजग्गा कर लागू हुनेछ ।

अनुसूचि २ (दफा (३) सँग सम्बन्धित)

भूमि कर (मालपोत) को दर

जग्गाको किसिम	प्रति कठ्ठा (३३८.६० व.मी.) रु.	जरिवाना	कैफियत
अव्यक्त	८	वार्षिक १०%	बिगत वर्षको बस्नौताको हकमा समेत यसै बमोजिम हुनेछ ।
दोपम	७		
सिम	६		
चहार	५		

अनुसूचि ३ (दफा (४) सँग सम्बन्धित)

(क) बहाल करको दर

१ नगराईन नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, सेड, जग्गा, पोखरी वा अन्य सम्पत्ति पुरै वा आंशिक तवरले बहाल दिएकोमा बहाल अंकको १० प्रतिशत

२ संगठित संघसंस्था, कम्पनी, कार्यालय वा यस्तै प्रकृतिका अन्य निकायले बहाल लिए वापत बहाल रकम भुक्तानी गर्दा सोतमै अग्रिम बहाल कर कट्टी गरी नगरपालिकामा दाखिला गर्नु पर्नेछ ।

(ख) बहाल कर निर्धारण प्रक्रिया

१ बहालमा दिएको मितिलाई आधार मानी दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिलाई आधार लिई बहाल कर बुझाउनु पर्नेछ ।

२ क्षेत्रगत आधारमा नगर कार्यपालिकाले न्यूनतम बहाल दर तोक्न सक्नेछ ।

३ नगर कार्यपालिकाले निर्धारण गरेको कार्यविधि अनुसार करदाताले स्वयं घोषणा गरेको वा सम्झौतापत्रमा उल्लेख भएको आधारमा बहाल कर निर्धारण गरिनेछ ।

अनुसूचि ४
(दफा (५) सँग सम्बन्धित)
व्यवसाय करको दर

सि.नं.	व्यवसायको किसिम	वार्षिक रु.
१	सुन, चाँदी पसल	२,०००।-
२	चुरोट, विडी वा सुर्तिको थोक विक्रेता	१,०००।-
३	मदिरा एवं कोल्ड ड्रिक्स विक्रेता	२,०००।-
४	श्रृंगार पसल तथा ब्युटी पार्लर	१,०००।-
५	फलफूल, तरकारी स्थायी पसल	५००।-
६	जूता चप्पल पसल	१,०००।-
७	स्टेशनरी तथा पुस्तक पसल	१,०००।-
८	चस्मा पसल	१,०००।-
९	टायर, टयुव मर्मत	७००।-
१०	व्याट्री मर्मत तथा चार्ज गर्ने	७००।-
११	पेन्टर, रबर स्ट्याम्प	७००।-
१२	नसरी	७००।-
१३	माछा, मासु, अण्डा पसल स्थायी	१,०००।-
१४	भाडा वा ग्यास पसल	१,५००।-
१५	फर्निचर पसल	१,०००।-
१६	केबुल, नेटवर्किङ	१,०००।-
१७	उद्योग तथा कम्पनीको एजेन्सी	२,०००।-
१८	औषधी पसल	१,५००।-
१९	मल खाद, विउ विजन	१,५००।-
२०	जादु, सर्कस, थिएटर, सगित तथा मनोरंजन हल प्रति दिन	३००।-
२१	वैण्डवाजा	७००।-
२२	टेन्ट हाउस डेकोरेशन	१,०००।-
२३	हार्डवेयर पसल	२,०००।-
२४	कम्प्युटर पसल	२,०००।-
२५	इलेक्ट्रोनिक, इलेक्ट्रिक सामान विक्रेता	१,५००।-
२६	इलेक्ट्रोनिक, इलेक्ट्रिक मर्मत	७००।-
२७	पेट्रोलियम पदार्थ विक्रेता	२,०००।-
२८	किराना पसल	१,०००।-
२९	कपडा पसल	१,०००।-
३०	रिक्सा, साइकल बिक्रेता	१,०००।-
३१	रिक्सा साइकल मर्मत	७००।-

३२	हेभि इक्वीपमेन्ट बस, ट्रक, कार, ट्रयाक्टर मर्मत	२,५००।-
३३	मोटरसाइकल, टेम्पो आदि मर्मत	१,०००।-
३४	पम्पिङ सेट, मोटर, पंखा आदि मर्मत	१,०००।-
३५	आधारभूत स्तरका निजी विद्यालय	७००।-
३६	नि.मा.वि. स्तरका निजी विद्यालय	१०००।-
३७	मा.वि. स्तरका निजी विद्यालय	१,५००।-
३८	उच्च मा.वि. र क्याम्पस निजी स्तरका	२,०००।-
३९	निजी/गैर सरकारी प्राविधिक शिक्षा तथा तालिम	२,०००।-
४०	निजी नर्सिङ होम तथा अस्पताल	२,०००।-
४१	क्लीनिक तथा ल्याव ईत्यादि	१,०००।-
४२	इन्जीनियरिंग सेवा	२,०००।-
४३	कानूनी व्यवसाय	२,०००।-
४४	लेखापरीक्षक	१,५००।-
४५	अनुसन्धानकर्ता तथा परामर्शदाता	१,५००।-
४६	कम्प्युटर एनालिष्ट तथा प्रोग्रामर	१,५००।-
४७	विमा ऐजेन्ट	१,५००।-
४८	सर्भेयर	१,५००।-
४९	अनुवादक	१,५००।-
५०	सामान ढुवानीकर्ता तथा कम्पनी	१,५००।-
५१	निर्माण व्यवसाय	
	“क” श्रेणी	५,०००।-
	“ख” श्रेणी	४,०००।-
	“ग” श्रेणी	३,०००।-
	“घ” श्रेणी	१,५००।-
५२	चामल तथा तेल उत्पादन गर्ने उद्योग	२,०००।-
५३	स-मिल काष्ठ उद्योग	३,०००।-
५४	अपसेट प्रेस	१,०००।-
५५	डिजिटल फोटो कलर ल्याव	१,०००।-
५६	फोटो स्टुडियो	८००।-
५७	कूटानी, पिसानी मिल	५००।-
५८	ईटा उद्योग	५,०००।-
५९	गिल, सटर उद्योग	१,५००।-
६०	हेयर कटिङ गर्ने	७००।-
६१	पाउरोटी उद्योग	१,०००।-
६२	टेलरिङ सेवा	८००।-
६३	मैनवती उद्योग	८००।-
६४	साबुन, सर्फ उद्योग	२,०००।-

६५	पानी उद्योग	१,५००।-
६६	सुति जन्य उद्योग	२,०००।-
६७	होटल	१,०००।-
६८	भेडा बाख्रा फार्म	१,५००।-
६९	गाई भैसी फार्म	२,०००।-
७०	संचार सेवा :-	
	संचार कम्पनीको प्रति टावर	२,०००।-
	एफ.एम. रेडियो स्टेशन	१,०००।-
	टेलिफोन, फ्याक्स, इन्टरनेट, कुरिअर आदि	८००।-
७१	वित्तीय सेवा :-	
	नेपाल सरकारको स्वामित्व नरहेका बैंक	३,०००।-
	आर्थिक कारोबार गर्ने वित्तीय कम्पनी, मनि ट्रान्सफर	२,०००।-
	विदेशी मुद्रा सटही	१,०००।-
माथिको वर्गीकरणको समावेश नभएका व्यवसायको कारोबार र स्तर हेरी वार्षिक रु. ५००।- देखि ५,०००।- सम्म		

अनुसूचि ५

(दफा (६) सँग सम्बन्धित)

जडिबुटी कबारी र जीवजन्तु करको दर

उन, जडिबुटी, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु बाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिंग, प्वाँख, छाला जस्ता वस्तुको व्यवसायिक कारोबार गरे वापत निम्न बमोजिमको कर लाग्नेछ :-

- कागजजन्य सामानका लागि प्रति किलोग्राम रु. एक
- फलामजन्य सामानका लागि प्रति किलोग्राम रु. दुई
- स्टीलजन्य सामानका लागि प्रति किलोग्राम रु. दुई
- अन्यका हकमा प्रति किलोग्राम रु. दुई

अनुसूचि ६

(दफा (७) सँग सम्बन्धित)

सवारी साधन करको दर

नगराईन नगरपालिकाभित्र ठेगाना रहने गरी दर्ता भएका तथा नगराईन नगरपालिका क्षेत्रभित्र चल्ने सवारी साधनमा देहाय बमोजिम वार्षिक सवारी कर लाग्ने :

क) ईन्जिनबाट चल्ने दुई पांग्रे मोटर साईकल वा यस्तै सवारी साधन रु. १००

ख) कार, जीप वा यस्तै चार पांग्रे सवारी साधनको रु. ५००

ग) टेम्पु ट्र्याक्टर वा यस्तै चार पांग्रे सवारी साधनको रु. ५००

घ) मिनी बस, मिनी ट्रक वा यस्तै चार पांग्रे सवारी साधनको रु. १,०००

ड) ठूला बस, ट्रक वा यस्तै चार पांग्रे सवारी साधनको रु. १,५००

च) डोजर, क्रेन वा यस्तै हेभी साधनको रु. २,०००

तर, विधुतीय उर्जाबाट संचालन हुने र कृषि कार्यमा प्रयोग गरिने साधनको हकमा तोकिएको दरमा ५० प्रतिशत छुट हुनेछ ।

अनुसूचि ७
(दफा (८) सँग सम्बन्धित)

विज्ञापन करको दर

सि.नं.	विज्ञापन सामग्री	इकाई	अवधि	दर रु
१	फ्लेक्सबाट तयार गरिएको विज्ञापन प्रचार सामग्री	प्रति वर्ग फीट	बार्षिक	५०
२	होर्डिंग बोर्ड वा यस्तै विज्ञापन प्रचार सामग्री	प्रति वर्ग फीट	बार्षिक	१००
३	डिजिटल बोर्ड वा यस्तै विज्ञापन प्रचार सामग्री	प्रति वर्ग फीट	बार्षिक	५०
४	सवारी साधनको दाँया बाँया	प्रति वर्ग फीट	बार्षिक	२०
५	खेलकुद मैदान, मेला, जात्रा वा यस्तै अन्य कार्यक्रममा विज्ञापन	प्रति दिन	दैनिक	५०
६	अन्य	प्रति वर्ग फीट	बार्षिक	५०

अनुसूचि ८
(दफा (९) सँग सम्बन्धित)

मनोरञ्जन करको दर

- १ चलचित्र प्रदर्शन प्रति पर्दा बार्षिक रु. २,०००
२ जादु, सर्कस, मेला सञ्चालन गराए वापत दैनिक रु. १००

अनुसूचि ९
(दफा (१०) सँग सम्बन्धित)

बहाल बिटौरी शुल्कको दर

सि.नं.	विवरण	रुपैया
०१	तरकारी, फलफूल तथा अन्य सामग्री प्रति टोकरी	१०
०२	परेवा प्रति जोडा	१०
०३	कुखुरा प्रति थान	१०
०४	फुटपाथमा बसी मर्मत सम्भार गर्ने, कपाल काट्ने, सुती, चक्कु, हँसीया, खुर्पि, जाँतो सिलौटो वा अन्य सामग्री बेच्नेसँग प्रति दिन	२०
०५	पटके चिया, नास्ता, मिठाई, अण्डा आदि बेच्ने	२०
०६	जडीबुटी बेच्ने तथा खेल चटक, तमासा इत्यादी	२०
०७	माछा, मासु बिक्रेता	५०
०८	दाउरा वा यस्तै अन्य सामग्री प्रति भारी	५

कुनै साधनमा ल्याएका सामग्रीलाई पनि माथि उल्लेख भए बमोजिमको इकाईमा दामासाहीले कर संकलन गरिने

पशु बजार सेवा शुल्कको दर

- (क) गाई, गोरु, राँगा, घोडा र घोडीको प्रति थान बिक्रेताबाट लिने रु. १००
(ख) गाई, गोरु, राँगा, घोडा, र घोडीको प्रति थान क्रेताबाट लिने रु. १००
(ग) खसी, बाख्रा, वोका, पाठा, पाठी प्रति थान बिक्रेताबाट रु. ५०
(घ) खसी, बाख्रा, वोका, पाठा, पाठी प्रति थान क्रेताबाट रु. ५०

अनुसूचि १०
(दफा (११) सँग सम्बन्धित)

पार्किंग शुल्कको दर

- क) साईकल प्रति घण्टा रु. २
ख) टायर गाडा प्रति घण्टा रु. ७
ग) दुई पांग्रे सवारीका लागि प्रति घण्टा रु. ५
घ) चार पांग्रे सवारीका लागि प्रति घण्टा रु. १०
ड) छ वा सो भन्दा बढी पांग्रे सवारीका लागि रु. ३०

१ क्षेत्रगत आधारमा, सडकमा स्पष्ट रेखांकन गरी, प्रवेश र वर्हिगमन फरक फरक हुने गरी, कुनै पनि सडक कुल चौडाईको २५ को प्रतिशत भन्दा बढी भाग नओगटने गरी, सकभर आधुनिक प्रयोगमा ल्याउने गरी आफै वा निजी क्षेत्रबाट सवारी पार्किंग व्यवस्थापन गर्न सक्ने ।

२ सवारी साधन पार्किंग गर्ने क्षेत्र र निषेध क्षेत्र नगर कार्यपालिकाले तोक्न सक्नेछ ।

अनुसूचि ११
(दफा (१२) सँग सम्बन्धित)

सेवा शुल्क दस्तुर

सि.नं.	विवरण	दर रु.	कैफियत
१	नाता प्रमाणित	१००	
२	नागरिकता तथा नागरिकताको प्रतिनिधि सिफारिश	५०	
३	बहाल गरेको लेखाजोखा सिफारिश	१००	
४	मोही लगत कट्टाको सिफारिश	२००	
५	घर जग्गा गरेको लेखाजोखा सिफारिश	१००	
६	जन्म मिति प्रमाणित	१००	
७	व्यापार व्यवसाय बन्द, सञ्चालन भए नभएको सिफारिश	३००	
८	विवाह तथा अविवाहित प्रमाणित	१००	
९	विपन्नलाई स्वास्थ्य उपचारको सिफारिश	नलान्ने	
१०	घर पाताल प्रमाणित	१००	
११	व्यक्तिगत विवरण प्रमाणित	१००	
१२	जग्गा धनी दर्ता प्रमाण पुर्जामा घर कायम गर्ने सिफारिश	१००	
१३	नाम, थर, जन्म मिति तथा बतन सिफारिश	१००	
१४	जग्गा धनी दर्ता प्रमाण पुर्जा हराएको सिफारिश	१००	
१५	छुट जग्गा दर्ताको सिफारिश	५००	
१६	मोही निष्काशन सिफारिश	२००	
१७	जग्गाको चार कित्ता प्रमाणित प्रति कित्ता	१००	
१८	जग्गाको घरबाटो सिफारिश प्रति कित्ता	१५०	
१९	कित्ताकाट सिफारिश प्रति कित्ता	५०	
२०	सरक्षक प्रमाणित	१००	
२१	जीवित रहेको सिफारिश	१००	
२२	हकवाला वा हकदार प्रमाणित	१००	
२३	नामसारी सिफारिश	१००	
२४	सरजमीन मुचुल्का नागरिकता, व्य.घ.दर्ता	१००	

खण्ड : १	संख्या : १	मिति : २०७४/०९/२१
२५	सरजमीन मुचुल्का अन्य	१००
२६	उद्योग दर्ता तथा ठाउँसारी नामसारी सिफारिश	२००
२७	विद्यालय खोल्ने, कक्षा थप गर्ने तथा ठाउँसारी सिफारिश	२००
२८	घर जग्गा लगायत अन्य सम्पत्ति मूल्यांकन सिफारिश प्रति हजार रु.	१
२९	धारा तथा विद्युत जडान सिफारिश	१००
३०	चारित्रिक प्रमाणपत्र सिफारिश	१००
३१	विपन्न विद्यार्थी सिफारिश	नलाग्ने
३२	अपांग सिफारिश	नलाग्ने
३३	चौपाया सिफारिश प्रति चौपाया	२०
३४	नक्कल दस्तुर प्रतिपाना	१०
३५	निवेदन फारम दस्तुर	१०
३६	निवेदन टिकट दस्तुर	१०
३७	अन्य सिफारिश	१००
३८	अमिन सेवा प्रति कठ्ठा, प्रति जग्गाधनी	१००
नोट : माथि उल्लेखित सिफारिश अंग्रेजीमा गराउँदा दोब्बर शुल्क लाग्नेछ ।		न्यूनतम रु.१००

नक्सा पास दस्तुर तथा फाराम शुल्कको दररेट

सि.नं.	विवरण	दररेट रु.
०१	RCC भूँड तल्ला निर्माण गर्दा प्रति वर्ग फिट	११-
	RCC प्रथम तल्ला निर्माण गर्दा प्रति वर्ग फिट	२१-
	RCC दोस्रो तल्ला निर्माण गर्दा प्रति वर्ग फिट	३१-
	RCC तेस्रो तल्ला र सो भन्दा माथि निर्माण गर्दा प्रति वर्ग फिट	४१-
०२	कम्पाउण्डवाल प्रति रनिङ्ग फिट	११-
०३	घर निर्माण सम्पन्न प्रमाण पत्र	३००१-
०४	घर नक्सा नामसारी दस्तुर	२००१-
०५	घर नक्सा निवेदन दस्तुर	३००१-
०६	घर नक्साको प्रतिलिपिमा	

खण्ड : १ संख्या : १ मिति : २०७४/०९/२१

अनुसूचि-१२ (दफा (१३) सँग सम्बन्धित)

पर्यटन शुल्क

नगर कार्यपालिकाबाट तोकिएको स्थानमा तोकिए बमोजिम पर्यटन शुल्क लाग्ने छ ।

प्रमाणीकरण मिति: २०७४/०९/२१ गते

आज्ञाले
रामकुमार महतो
प्रमुख प्रशासकीय अधिकृत

नगराईन नगरपालिकाद्वारा प्रकाशित

मुल्य रु. १०/-

मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ३९,१२,६७,०००/- (अक्षेरूपी उन्नचास करोड बाह्र लाख सरसठी हजार रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने छ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७४/०७५ को निमित्त नगराईन नगरपालिकाको नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिने छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालू तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिने छ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशतभन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूचि-१

(दफा २ संग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम
सञ्चित कोषबाट विनियोजन हुने रकम

रु. हजारमा

क्र.सं.	अनुदान संख्या	शीर्षकको नाम	चालू खर्च	पूँजिगतखर्च	वित्तीय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१		नगर कार्यपालिका	१८२०८७	२०९९८०		३९१२६७
२		वडा समिति				
३		विषयगत शाखा				
४		ऋणको सावा व्याज भुक्तानी				
५		लगानी (शेयर/ऋण)				

प्रमाणिकरण मिति: २०७४/०९/२१ गते

आज्ञाले

रामकुमार महतो

प्रमुख प्रशासकीय अधिकृत

नगराईन नगरपालिकाद्वारा प्रकाशित

मुल्य रु. ५/-